



# केराबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

केराबारी मोरङ  
१ नं प्रदेश नेपाल

## सिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।

तेश्रो पटक प्रकाशित मिति २०७९।०५।१०

यस केराबारी गाउँपालिका अन्तरगत निम्न लिखित विषयमा आ.व. २०७९।०८० को आन्तरिक बजेट व्यवस्थापन गर्न स्थानिय सरकार संचालन ऐन २०७४ को गाउँपालिका वित्तिय अधिकार अन्तरगत कर असुलको लागी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकाले ठेक्का लिन चाहाने इच्छुक फर्म/कम्पनीहरुले तपशिल बमोजिमको सेवा सर्तको अधिनमा रही १५ दिने सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र PPMO को वेवसाइट [www.bolpatra.gov.np/egp](http://www.bolpatra.gov.np/egp) अनलाईन मार्फत दरभाउपत्र दर्ता गर्नुपर्नेछ ।

### तपशिल

सि न	ठेक्का	ठेक्का विवरण	न्युनतम ठेक्का रकम (मु.अ.कर सहित)	दरभाउपत्र फारम दस्तुर (फिर्ता नहुने )
१	२/राजश्व (०७९/०८०)	जडिबुटी, कृषि, वनजन्य, कबाडी र जिवजन्तु गाउँपालिकाबाट निकासी हुदा कर दस्तुर असुली	५,२९,५६०।— (पाँच लाख उन्तिस हजार पाँच सय साठी मात्र )	१०००

### ठेक्का सम्बन्धी आवश्यक शर्तहरू

१. माथि उल्लेखित ठेक्का कर दस्तुर असुल गर्दा केराबारी गाउँपालिकाले तोकिएको नाकावाट तोकिएको दरमा मात्र असुल गर्नुपर्नेछ ।
२. कर असुली दररेट एवम् ठेक्काको सर्तहरू दरभाउपत्र साथ उपलब्ध गराइनेछ ।
३. ठेक्का अवधि ठेक्का स्वीकृत भएको दिनदेखी २०८० असार मसान्त सम्मको लागी मात्र हुनेछ ।
४. शिलबन्दी दरभाउपत्रसाथ फर्म, कम्पनी तथा संस्थाको दर्ता प्रमाणपत्र, आ.व.२०७७/०७८ को कर चुक्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र संलग्न हुनुपर्नेछ । नगद जमानत रकम कबोल गरेको मु.अ. कर सहितको अंकको ५ प्रतिशत रकम केराबारी गाउँपालिकाको धरौटी खाता नं ०५६२०५६५०१४२३००८ मा जम्मा गरी सोको भौचर पेश गर्नुपर्नेछ वा ठेक्का खोल्ने दिन देखी ७५ दिन मान्य अवधिको बैंक जमानत पेश गर्नुपर्नेछ । साथै दरभाउपत्र फारम खरिदको लागी केराबारी गाउँपालिकाको राजश्व खाता

०५६२०५६५०१४२३००२ मा नगद रु १०००।—(एक हजार) जम्मा गरी सोको भौचर पेश गर्नुपर्नेछ ।

५. शिलबन्दी दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन वा दरभाउपत्र खोलिने दिन विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दन दरभाउपत्र दाखिला र दरभाउपत्र खोलिनेछ ।
६. सम्झौता समयमा ठेक्का रकम एकमुष्ट बुझाउनुपर्नेछ ।
७. ठेकेदारले नेपाल सरकार तथा केराबारी गाउँपालिकाले समय समयमा दिइएको निर्देशनलाई पालना गर्नुपर्नेछ । यस गाउँपालिका र ठेकेदार विच ठेक्काको विषयमा विवाद भएमा गाउँपालिकाले गरेको निर्णय अन्तिम हुनेछ ।
८. ठेक्का बोल कबोल गर्ने ठेकेदारले केराबारी गाउँपालिकाले तोकिदिएको कर उठाउदा प्रयोग गर्ने रसिदहरू ठेकेदार आफैले छपाई रसिदहरू गाउँपालिका प्रमुख वा निजले तोकेको कर्मचारीबाट अनिवार्य प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ । प्रमाणित बाहेका रसिदबाट कर उठाइएको पाइएमा प्रचलित कानुन अनुसार कारवाहि हुनेछ ।
९. बन्द हडताल जस्ता प्राकृतिक प्रकोप तथा महामारीको कारण कर छुट वा मिनाहा दिइने छैन ।
१०. कुनै सर्त सहितको दरभाउपत्र स्वीकृत हुने छैन ।
११. यो सूचना बमोजिमको दाखिला भएको कुनै वा सबै दरभाउपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार गाउँपालिकामा निहित रहने छ ।

प्रमुख प्रशासकीय अधिकृत